

नेपाल सरकार

आपूर्ति मन्त्रालय

सिंहदरवार, काठमाडौं

कार्यालय सामान खरिद सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

सूचना नं १।२०७४।७५

(प्रथम पटक प्रकाशित मिति २०७४/६/२७)

यस मन्त्रालयको लागि स्वीकृत स्पेसिफिकेशन बमोजिमको मालसामान तपशील बमोजिम खरिद गर्नु परेकोले आयकर र मूल्य अभिवृद्धि करमा दर्ता भएका इजाजत प्राप्त इच्छुक फर्म वा कम्पनीहरूबाट तपसिलका शर्तहरूको अधिनमा रही शिलबन्दी दरभाउ पत्र आह्वान गरिएको छ ।

तपसिल

- शिलबन्दी दरभाउपत्र फाराम र सो संग सम्बन्धित Specification समेत यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनी दर्ताको प्रमाणपत्र, VAT दर्ता प्रमाणपत्र र आ.व.२०७३/०७४ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेश गरी तपसिलको दस्तुर बुझाए पछि यस मन्त्रालयको स्टोर शाखाबाट तथा प्राप्त गर्न सकिनेछ ।
- शिलबन्दी दरभाउपत्र पेश गर्दा जमानत वापत तपसिलमा उल्लेख गरे बमोजिमको जमानत रकम कोष तथा लेखा नियन्त्रक कार्यालय भुक्तानी केन्द्र नं. ४ सिंहदरवारको नाममा एभरेष्ट बैंक, सिंहदरवारमा रहेको धरौटी खाता नं. १३५००१ कार्यालय कोड नं. २७-३०६-०१ मा दाखिला गरेको सक्कलै बैंक भौचर वा यस मन्त्रालयको नाममा जारी गरिएको दरभाउपत्र दाखिला हुने अन्तिम दिनबाट गणना हुने गरि ७५ दिन अवधि (Validity) रहेको सक्कल बैंक जमानतपत्र (Unconditional Bid bond) संलग्न गरि पेश गर्नुपर्नेछ ।
- शिलबन्दी दरभाउपत्र स्वीकृत भएमा कबोल अंकको ५ प्रतिशतले हुन आउने धरौटी वापतको रकमको बैंक भौचर वा यस मन्त्रालयको नाममा जारी गरिएको कम्तिमा १३ महिना म्याद भएको कार्य सम्पादन जमानत (परफरमेन्स बण्ड) पेश गर्नु पर्नेछ ।
- शिलबन्दी दरभाउपत्र प्रथम पटक प्रकाशित भएको मितिले १६ औं दिन दिनको १२:०० बजेभित्र यस मन्त्रालयको स्टोर शाखामा दर्ता गराई सक्नु पर्नेछ । दर्ता हुन आएका दरभाउ पत्र फारामहरू सोही दिन दिनको २:०० बजे दरभाउपत्रदाता स्वयं वा निजको प्रतिनिधि वा निजहरू उपस्थित नभए पनि कार्यालयका प्रतिनिधिहरूको रोहवरमा यस मन्त्रालयमा खोलिनेछ ।
- शिलबन्दी दरभाउपत्र खरिद गर्ने, दर्ता गर्ने अन्तिम दिन वा खोल्ने दिन सार्वजनिक विदा परेमा उक्त कार्य विदा पछि कार्यालय खुलेको दिन सोही समयमा गरिनेछ ।
- शिलबन्दी दरभाउपत्र पेश गर्दा आफूले कबोल गरेको रकम अंक र अक्षर दुवैमा उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिइनेछ । शिलबन्दी दरभाउपत्र पेश गर्दा शिलबन्दी भएको हुनुपर्ने छ अन्यथा दरभाउ पत्र अस्वीकार्य हुनेछ ।
- दरभाउपत्रदाताले खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नवाझिएको र सम्बन्धित कसुरमा आफूले सजाय नपाएको भनी लिखित रूपमा स्वघोषणा कागजात दरभाउ पत्र साथ पेश गर्नुपर्नेछ ।
- रित नपुगेको, म्याद नाघि वा शर्त राखी पेश भएको दरभाउपत्र उपर कुनै कारवाही हुने छैन ।
- प्रचलित ऐन, नियम, अनुसार लागने कर दरभाउपत्रदाता स्वयंले नै व्यहोनु पर्नेछ ।

१०. कुनै पनि कारण जनाई वा नजनाई सम्पूर्ण वा आंशिक रुपमा दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने पूर्ण अधिकार यस मन्त्रालयमा निहित हुनेछ ।

११. दरभाउपत्र सम्बन्धी सम्पूर्ण कुराहरु उल्लेखित स्पेसिफिकेसन एवं शर्त, सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा प्रचलित कानून बमोजिम हुनेछन् ।

दरभाउपत्र सम्बन्धी कागजातको दस्तुर जम्मा गर्ने विवरण

बैंकको नाम: एभरेष्ट बैंक लि. सिंहदरवार कार्यालय कोड नं.: २७-३०६-०१

खाता नं.: ५२०१२६५ राजस्व शिर्षक नं.: १४२२७

१२. यो सूचना मन्त्रालयको website : www.mos.gov.np मा पनि हेर्न सकिनेछ । साथै यस सम्बन्धी विषयमा थप बुझ्नु परेमा यस मन्त्रालयको फोन नं. ०१४२११४५७ तथा स्टोर शाखा बाट पनि जानकारी लिन सकिनेछ ।

तपसिल

सि. नं.	ठेक्का नं.	कामको विवरण	दरभाउ पत्र दस्तुर रु.	जमानत रकम (रु. मा)
१	१/०७४/७५	कार्यालय सामान खरिद	१०००/-	३३,०००/००